



प्रेस विज्ञप्ति- ३१४

Press Release- 314

लागु औषध नियन्त्रण ब्यूरो
कोटेश्वर, काठमाडौं ।
मिति: २०७९।०५।१० गते ।

लागु औषध सहित
मानिस पक्राउ

अवैध लागु औषध, नक्कली मुद्रा तथा वन्यजन्तुका चिजवस्तु सहित १ जना मानिस पक्राउ

काठमाण्डौं उपत्यकामा लागु औषधको अबैध कारोवार भईरहेको भन्ने सूचनाको आधारमा यस व्यूरोबाट खटिएको प्रहरी टोलीले निग्रानी गर्ने क्रममा मिति २०७९।०५।०८ गते १७:०० बजेको समयमा जिल्ला काठमाडौं, तार्केश्वर न.पा.वडा न- १० लोकतान्त्रिक चोक स्थित सडक किनारमा धादिङ जिल्ला खनियावास १ घर भएका **सुक बहादुर तामाङ**लाई फेला पारी निजको शरीर खानतलासी गर्दा निजको साथ र डेराकोठाबाट निम्न उल्लेख भए बमोजिमका लागु औषध तथा अन्य अवैध चिजवस्तुहरू बरामद गरी निज उपर लागु औषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम सम्मानित काठमाण्डौं जिल्ला अदालतबाट लागु औषध मुद्दामा म्याद थप भई अनुसन्धान भईरहेको । साथै वन्यजन्तु चिजवस्तु जिल्ला वनकार्यालय र नक्कली मुद्रा जिल्ला प्रहरी परीसर काठमाण्डौंमा थप अनुसन्धानको लागि पठाउने कार्य भईरहेको ।

निम्न:

१. लागु औषध एम्फेटामाईन (ICE) ७९ ग्राम (थाईल्याण्डबाट निज स्वयमले ल्याएको भन्ने बुझिएको)
२. लागु औषध चरेस : ४ के.जी ९४ ग्राम ।
३. लागु औषध गाँजा : ९० ग्राम ।
५. नगद : नेपाली रू.६,७५,०००/- (छलाख पचहतर हजार मात्र ।)
६. नक्कली अमेरिकन डलर २३६ थान ।
७. नक्कली नेपाली रू.१००० दरको नोट १ थान ।
८. बिभिन्न बिदेशी मुद्राहरु :

सि.नं.	देश	मुद्रा / नोट	थान
१.	पाकिस्तान	(५० दरको नोट थान-६, २० दरको नोट थान-१)	७
२.	भुटान	(१० दरको नोट थान- १, ५ दरको नोट थान- २)	३
३.	म्यान्मार	१० दरको नोट	१
४.	माल्दिभ्स	२० दरको नोट	१
५.	फिलिपिन्स	२० दरको नोट	१
६.	UAE	५ दरको नोट	१
७.	मलेसिया	१ दरको नोट	१
८.	भारत	१० दरको नोट	३
९.	बंगलादेश	२०, १० र २ दरको नोट (एक-एक) थान	३

९ वन्यजन्तु सम्बन्धि:

सि.नं.	बिबरण	सख्या
१.	सालकको खपेटा	११ वटा
२.	जनावरको दाँत जस्तो देखिने ठुलो दाँत	६ वटा
३.	पंक्षीको खुट्टा	३ वटा
४.	जनावरको जस्तो देखिने चार वटा दाँत सहितको हड्डी	१ वटा
५.	जनावरको खुर जस्तो देखिने कालो रङको खुर	१ वटा
६.	जनावरको खुट्टाको पन्जा जस्तो देखिने चार वटा हड्डी सहितको बस्तु	१ वटा
७.	जनावरको हड्डी जस्तो देखिने टुक्राहरू	८ वटा

- ❖ निज सुक बहादुर तामाङ लागु औषध एम्फेटामाईन (ICE) प्रति ग्राम रू. १०,०००/- मा बिक्री गर्न जादा पक्राउ परेको ।
- ❖ निज सुक बहादुर तामाङ २०७४/१०/०४ गते (18 Jan. 2018) मा १ किलोग्राम खैरो हेरोइनको क्याप्सुल निली पेटमा लुकाई पाकिस्तानबाट श्रीलंका जान लाग्दा पाकिस्तानको लाहोर एयरपोर्टबाट पक्राउ परी १६ महिना जेल बसि छुटी आएको खुल्न आएको ।

...

प्रवक्ता/ सूचना अधिकारी
(योगेन्द्र कुमार खड्का)
प्रहरी उपरीक्षक

